



लोक सेवा आयोग  
पोखरा कार्यालय  
पार्दी, पोखरा



Website:- www.psc.gov.np  
Email:- pokhara@psc.gov.np  
फोन:- ०६१-४६३१४५  
फ्याक्स:- ०६१-५६३५०६

## परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. १/०७८-७९, मिति २०७८/०४/०१

यस कार्यालयको वि.नं. १२८५९/०७६-७७ (आ.प्र.) र १२८६०-१२८६६/०७६-७७ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी खरिदार वा सो सरह पदको पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणमा उतिर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा लोक सेवा आयोगको मिति २०७८/०३/१४ को निर्णयानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गर्ने गराउने गरी देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

### (१) आन्तरिक प्रतियोगिता तर्फ

सि.नं.	किसिम	सेवा/समूह	परीक्षा मिति र समय		परीक्षा भवन
			प्रथम पत्र	द्वितीय पत्र	
१	आ.प्र.	न्याय/न्याय	२०७८/०४/१७ गते बिहान ७.३० बजे	२०७८/०४/१८ गते बिहान ७.३० बजे	लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको परीक्षा भवन (सबै उम्मेदवारहरू)
२		प्रशासन/सामान्य प्रशासन		२०७८/०४/१९ गते बिहान ७.३० बजे	
३		प्रशासन/लेखा		२०७८/०४/२० गते बिहान ७.३० बजे	

### (१) खुला प्रतियोगिता तर्फ

#### परीक्षा कार्यक्रम

सि.नं.	सेवा/समूह	पत्र	विषय	परीक्षा मिति र समय
१	संयुक्त र एकीकृत	द्वितीय	विज्ञान र गणित	२०७८/०४/१६ गते बिहान ७.३० बजे
		तृतीय	सामाजिक अध्ययन तथा कार्यालय सञ्चालन	२०७८/०४/१६ गते बिहान ९.३० बजे



लोक सेवा आयोग  
पोखरा कार्यालय  
पार्दी, पोखरा



Website:- www.psc.gov.np  
Email:- pokhara@psc.gov.np  
फोन:- ०६१-४६३१४५  
फ्याक्स:- ०६१-५६३५०६

परीक्षा भवन

सि.नं.	रोल नं.		परीक्षा भवन
	देखि	सम्म	
१	४५०००४	४५०३१३	श्री जनप्रिय मा.वि., सिमलचौर (क) केन्द्र
२	४५०३१४	४५०८४४	श्री जनप्रिय मा.वि., सिमलचौर (ख) केन्द्र
३	४५०८४७	४५१६०७	श्री पार्दी मा.वि., मुस्ताङचोक
४	४५१६०८	४५२०३८	श्री लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवन

**द्रष्टव्य:-१**

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन।
- परीक्षा भवनमा मोबाइल तथा विद्युतीय सामाग्री निषेध गरिएको छ।
- वस्तुगत बहुवैकल्पिक प्रश्नमा क्यालकुलेटर प्रयोग गर्न पाइने छैन।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ।
- परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिई परीक्षा भवनमा जानुपर्नेछ।
- तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन।
- वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A, B, C, D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ।
- परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ।

**द्रष्टव्य:-२ संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ**

- परीक्षा शुरु हुनु भन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नुपर्नेछ।
- परीक्षा केन्द्र प्रवेश अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ। साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि माक्स, स्यानिटाइजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ।
- परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्रबाट बाहिरिदा भिडभाड नगरीकन एक आपसमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुनेगरी भौतिक दुरी कायम गर्नु पर्नेछ।
- उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी उत्तरपुस्तिका गन्ती गरी बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।



लोक सेवा आयोग  
पोखरा कार्यालय  
पादी, पोखरा



Website:- [www.psc.gov.np](http://www.psc.gov.np)  
Email:- [pokhara@psc.gov.np](mailto:pokhara@psc.gov.np)  
फोन:- ०६१-४६३१४५  
फ्याक्स:- ०६१-५६३५०६

- च) परीक्षार्थीहरु समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।  
छ) कोभिड-१९ बाट संक्रमित परीक्षार्थीलाई लोक सेवा आयोगकै भवनमा विशेष परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले मोबाइल नम्बर ९८४१९१८००५ वा ९८६२०४७५२० मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

.....  
(वीरेन्द्रबहादुर स्वाँर)  
उपसचिव